



लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत
सुपरिवेक्षण प्रतिवेदन



आर्थिक वर्ष २०८१/८२
दोश्रो त्रयमास - २०८१ पुस



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
बालुवाटार, काठमाडौं

बिषय-सूची

खण्ड (१)

१. परिचय उद्देश्य तथा संख्यात्मक विवरण

१.१ परिचय

१.२ उद्देश्य

१.३ प्रमुख संख्यात्मक विवरण

खण्ड (२)

२. लघुवित्त वित्तीय संस्थाहरुको अर्द्धवार्षिक स्थिति

खण्ड (३)

३. निर्देशन पालना स्थिति

अनुसूचीहरु

क) **Key Financial Indicators**

ख) **Sources and Uses**

ग) **Progress Report**

खण्ड (१)

परिचय तथा उद्देश्य

१.१. परिचय

२०८१ पुस मसान्तसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । उक्त लघुवित्त वित्तीय संस्थाहरुले यस विभागमा पेश गरेको आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ मा भएको व्यवस्था बमोजिम गैर-स्थलगत सुपरिवेक्षण (Off-site Supervision) गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

१.२. उद्देश्य

- (क) यस बैंकबाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको समग्र वित्तीय अवस्थाको विश्लेषण एवम् मूल्याङ्कन गर्ने ।
- (ख) गैर-स्थलगत सुपरिवेक्षणबाट प्राप्त पूर्वसावधानी संकेत (Early Warning Signals) को आधारमा स्थलगत निरीक्षणको लागि सूचना प्राप्त गर्ने ।
- (ग) लघुवित्त वित्तीय संस्थाहरुबाट प्राप्त वित्तीय विवरण एवम् अन्य कागजातहरुको अध्ययनको आधारमा प्रचलित नियम कानून तथा निर्देशनहरुको पालना भए/नभएको यकिन गर्ने ।

१.३. सीमा

- (क) प्रतिवेदनमा २०८१ पुस मसान्तमा संचालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुको अपरिष्कृत वित्तीय विवरणहरु समावेश गरिएको छ ।
- (ख) अनुपालनाको सन्दर्भमा यस बैंकबाट “घ” वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा भएको व्यवस्थाको अनुपालना स्थितिलाई उल्लेख गरिएको छ ।

खण्ड (२)
लघुवित्त वित्तीय संस्थाहरुको अर्द्धवार्षिक स्थिति

२.१ पहुँच


२०८१ पुस मसान्तसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । ५२ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ४९ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या पछिल्लो समय घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.०६ प्रतिशतले वृद्धि भएकोमा यस आर्थिक वर्षको पहिलो दुई त्रयमासमा भने ०.२४ प्रतिशतले घटेको देखिन्छ । समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या १.७० प्रतिशतले बढेर ६० लाख ९७ हजार पुगेको छ ।

तालिका २.१: लघुवित्त वित्तीय संस्थाहरुको पहुँच स्थिति

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/(१) *१००	(४-३)/(३) *१००
कुल संस्था संख्या	५७	५७	५२	५२		
राष्ट्रिय स्तरका संस्था*	४२	४२	३९	३९	-	-
क्षेत्रीय/जिल्ला स्तरका संस्था	४	४	४	४	-	-
प्रादेशिकस्तरका संस्था	११	११	९	९		
कुल शाखा संख्या	५,०७३	५,०७६	५,००८	४,९९६	०.०६	(०.२४)
कार्य क्षेत्र रहेको जिल्ला	७७	७७	७७	७७	-	-
कुल केन्द्र संख्या (हजारमा)	४४६	४५३	४५९	४६३	१.६९	०.९०
कुल समूह संख्या (हजारमा)	१,३९१	१,४१४	१,४१६	१,४४०	१.६८	१.७३
कुल सदस्य संख्या (हजारमा)	६,०१६	६,००३	५,९९५	६,०९७	(०.२२)	१.७०
कुल ऋणी संख्या (हजारमा)	२,९८४	२,७३६	२,६६४	२,६८९	(८.३३)	०.९६
कुल कर्मचारी संख्या	२२,४९३	२१,९६३	२१,७२७	२१,६००	(२.३६)	(०.५८)

*उपरोक्त राष्ट्रिय स्तरका संस्थाहरुमध्ये थोक कर्जा प्रदायक संस्थाहरुको संख्या ३ रहेको छ ।

चाई २.१: प्रदेशगत रूपमा लघुवित्त वित्तीय संस्थाको शाखा उपस्थिति (प्रतिशतमा)



प्रदेशगत रूपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरू लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०८१ पुस मसान्तसम्ममा उक्त प्रदेशमा कुल शाखा संख्याको २३ प्रतिशत (११११ शाखा) रहेको छ । पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा संख्याको ५ प्रतिशत मात्रै शाखाहरू (२३९ शाखा) रहेका छन् ।

२.२ पुँजीकोष

लघुवित्त वित्तीय संस्थाहरूको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन- २०८१ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ । २०८१ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १०.३६ प्रतिशत र ११.७६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी ४.९९ प्रतिशतले र जोखिम भारित सम्पत्ति ४.५२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः २.७८ प्रतिशत र २.३७ प्रतिशतले बढेको थियो ।

तालिका २.२: पुँजीकोष सम्बन्धी विवरण

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/(१) *१००	(४-३)/(३) *१००
चुक्ता पुँजी	३,४३८.८०	३,५३४.३९	३,५८३.५१	३,७६२.२८	२.७८	४.९९
प्राथमिक पुँजी	५,५९७.८१	५,४०९.७१	५,९३६.७६	५,५५२.१७	(३.३६)	(६.४)
पुँजी कोष	६,२२५.००	६,०२१.८७	६,३९०.६८	६,२९८.३३	(३.२६)	(१.४५)
जोखिम भारित सम्पत्ति	४६,६९५.२८	४७,८०३.४५	५१,२५४.२०	५३,५७३.०६	२.३७	४.५२
प्राथमिक पुँजी /जोखिम भारित सम्पत्ति अनुपात (प्रतिशत)	११.९९	११.३२	११.५८	१०.३६		
पुँजी कोष/जोखिम भारित सम्पत्ति अनुपात (प्रतिशत)	१३.३३	१२.६०	१२.४७	११.७६		

२.३ वित्तीय स्रोत संकलन

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको सापटी रकममा ह्रास आएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरूको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०८१ पुस मसान्तमा थोक लघुवित्त वित्तीय संस्थाहरूले रु.४१ अर्ब ५५ करोड वित्तीय स्रोत संकलन गरेका छन् जुन २०८१ असार मसान्तको तुलनामा ११.१४ प्रतिशतले कम हो । आर्थिक वर्ष २०८०-८१ को पहिलो दुई त्रयमासमा वित्तीय स्रोत संकलनमा ८.३१ प्रतिशतले कमी आएको थियो । लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०८१ पुस मसान्तमा यी संस्थाहरूको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँजीको ३.८७ गुणा मात्र रहेको छ ।

तालिका २.३ : वित्तीय स्रोत संकलन सम्बन्धी विवरण (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ १)*१००	(४-३)/ ३)*१००
(क) बचत	१८५.५६	१७४.११	२८३.८९	२८२.५६	(६.१७)	(०.४७)
(ख) सापटी	५,०८९.०७	४,६६२.३१	४,३९१.५०	३,८७२.२१	(८.३९)	(११.८२)
कुल वित्तीय स्रोत संकलन	५,२७४.६२	४,८३६.४२	४,६७५.३९	४,१५४.७७	(८.३९)	(११.१४)
प्राथमिक पुँजी (अघिल्लो त्रयमास)	९६४.८३	१०४१.४३	१०२२.५०	१०७४.७०		
वित्तीय स्रोत संकलन/प्राथमिक पुँजी अनुपात(गुणा)	५.४७	४.६४	४.५७	३.८७		

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप र सापटी रकम बढाएका छन् । २०८१ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप संकलन रू. १ खर्ब ८३ अर्ब ५९ करोड र सापटी रू. १ खर्ब ९५ अर्ब ६९ करोड गरी जम्मा रू. ३ खर्ब ७९ अर्ब २८ करोड वित्तीय स्रोत संकलन गरेका छन् । कुल वित्तीय स्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रयमासमा ४.५३ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको दोश्रो त्रयमासमा भने ५.१६ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँजीको ८.२३ गुणा पुगेको छ (तालिका २.४) । लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।

तालिका २.४: वित्तीय स्रोत संकलन सम्बन्धी विवरण (खुद्रा कर्जा प्रदायक)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
(क) बचत	१६,५२३.७१	१६,७६३.७१	१७,३८२.१९	१८,३५९.०५	१.४५	५.६२
(ख) सापटी	१६,३३४.७४	१७,५८२.८७	१८,६८३.१०	१९,५६८.५०	७.६४	४.७४
कुल वित्तीय स्रोत संकलन	३२,८५८.४५	३४,३४६.५८	३६,०६५.२९	३७,९२७.५५	४.५३	५.१६
प्राथमिक पुँजी (अघिल्लो त्रयमास)	४,५५८.०९	४,४८१.४९	४,२९१.१५	४,६०७.४३		
वित्तीय स्रोत संकलन / प्राथमिक पुँजी अनुपात (गुणा)	७.२१	७.६६	८.४०	८.२३		

२.४ कर्जा तथा सापटी

२०८१ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा वृद्धि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापटी रकम २०८१ असार मसान्तको तुलनामा १०.६१ प्रतिशतले ह्रास भई २०८१ पुस मसान्तमा रू. ४८ अर्ब १४ करोडमा सिमित भएको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटीमध्ये निष्कृत्य कर्जा रू. १ अर्ब ३३ करोड अर्थात् २.७७ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा निष्कृत्य कर्जाको अनुपात २.३० प्रतिशत रहेको थियो भने २०८० पुस मसान्तमा यस्तो अनुपात २.२५ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा ७.९२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.०५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १८.६५ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको थियो ।

तालिका २.५: कर्जा तथा सापटको वर्गीकरण (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जा	५,९८८.१९	५,२८६.६९	५,२६१.६६	४,६८०.४४	(११.७१)	(११.०५)
निष्क्रिय कर्जा	४२.६०	१२१.७०	१२३.७०	१३३.४९	१८५.६५	७.९२
कुल कर्जा तथा सापट	६,०३०.७९	५,४०८.३९	५,३८५.३६	४,८१३.९४	(१०.३२)	(१०.६१)
निष्क्रिय कर्जा अनुपात	०.७१	२.२५	२.३०	२.७७		

२०८१ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्धि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८१ असार मसान्तको तुलनामा ४.६३ प्रतिशतले बढेर २०८१ पुस मसान्तमा रु.४ खर्ब २० अर्ब ५८ करोड पुगेको देखिन्छ । यसैगरी २०८१ पुस मसान्तमा निष्क्रिय कर्जा रु.२६ अर्ब ८१ करोड अर्थात ६.३७ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ६.१७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ४०.७८ प्रतिशतले बढेको थियो ।

तालिका २.६: कर्जा तथा सापटको वर्गीकरण (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जा	३५,१४१.१०	३५,६६४.२८	३७,७१६.२३	३९,३७६.९२	१.४९	४.४०
निष्क्रिय कर्जा	२,०५१.८५	२,८८८.६४	२,४८२.१२	२,६८०.६५	४०.७८	८.००
कुल कर्जा तथा सापट	३७,१९२.९५	३८,५५२.९२	४०,१९८.३४	४२,०५७.५६	३.६६	४.६३
निष्क्रिय कर्जा अनुपात	५.५२	७.४९	६.१७	६.३७		

२०८१ पुस मसान्तमा क्षेत्रगत कर्जा प्रवाहकर्ता लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्धि भएको छ । लघुवित्त वित्तीय संस्थाहरुले २०८१ पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ५१.४६ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०८१ असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये सेवा व्यवसाय क्षेत्रमा २४.०४ प्रतिशत र घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.७९ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

तालिका २.७: कर्जा तथा सापटको क्षेत्रगत वर्गीकरण

कर्जा विवरण	२०८१ असार (रु. करोडमा)	२०८१ असार (प्रतिशत)	२०८१ पुस (रु. करोडमा)	२०८१ पुस (प्रतिशत)
कृषि	२२,७०४.३२	४८.३२	२४,११८.१९	५१.४६
सेवा व्यवसाय	११,०४८.३४	२६.७२	११,२६८.७२	२४.०४
थोक कर्जा	५,३८५.३६	१३.९५	४,८१३.९४	१०.२७
घरेलु तथा लघु उद्योग	१,९१०.०३	२.९२	१,७७६.४७	३.७९
अन्य	४,०८३.००	८.०८	४,८९४.१८	१०.४४
जम्मा	४५,१३१.०५	१००.००	४६,८७१.५०	१००.००

२०८१ पुस मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०८१ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा ६.५३ प्रतिशतले बढेर रु. २ अर्ब ११ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा २२.५८ प्रतिशतले वृद्धि भई रु.१ अर्ब २१ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ७.१६ प्रतिशतले र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ६७.८६ प्रतिशतले बढेको थियो ।

तालिका २.८: कर्जा नोक्सानी व्यवस्था (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जामा नोक्सानी व्यवस्था	११४.०४	९६.५५	९९.६३	९०.२८	(१५.३४)	(९.३८)
निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था	४२.२७	७०.९६	९८.८४	१२१.१६	६७.८६	२२.५८
कुल कर्जा नोक्सानी व्यवस्था	१५६.३१	१६७.५१	१९८.४८	२११.४४	७.१६	६.५३
कुल कर्जामा कुल कर्जा नोक्सानी व्यवस्था (अनुपात)	२.५९	३.१०	३.६९	४.३९		

२०८१ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८१ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा २६.३८ प्रतिशतले बढेर रु. २५ अर्ब २७ करोड पुगेको छ । जसमध्ये निष्क्रिय

कर्जामा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा ९.०५ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १९.३८ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ३२.८९ प्रतिशतले बढेको थियो ।

तालिका २.९: कर्जा नोक्सानी व्यवस्था (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जामा नोक्सानी व्यवस्था	६२७.४२	६०४.९४	६६६.३०	१,०७३.११	(३.५८)	६१.०५
निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था	१,०६६.४५	१,४१७.२१	१,३३२.८०	१,४५३.४२	३२.८९	९.०५
कुल कर्जा नोक्सानी व्यवस्था	१,६९३.८८	२,०२२.१६	१,९९९.११	२,५२६.५३	१९.३८	२६.३८
कुल कर्जामा कुल कर्जा नोक्सानी व्यवस्था (अनुपात)	४.५५	५.२५	४.९७	६.०१		

२०८१ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जामा केही ह्रास आएको छ भने लघु व्यवसाय कर्जामा वृद्धि भएको देखिन्छ । २०८१ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १७.३९ प्रतिशत रहेको छ । यस्तो अनुपात २०८१ असार मसान्तमा १८.९९ प्रतिशत रहेको थियो । साथै , लघु व्यवसाय कर्जाको अंश २०८१ असार मसान्तमा ७१.६६ प्रतिशत रहेकोमा २०८१ पुस मसान्तमा ७४.९३ प्रतिशत पुगेको छ ।

तालिका २.१०: कुल कर्जामा धितो कर्जाको अनुपात (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
धितो कर्जा	७,६१५.२७	७,६२९.१४	७,६३५.५७	७,३१५.३६	०.१८	(४.१९)
लघु व्यवसाय कर्जा	२६,८०६.४९	२७,५७६.३४	२८,८०७.५०	३१,५१४.४७	२.८७	९.४०
अन्य कर्जा	२,७७१.१९	३,३४७.४५	३,७५५.२७	३,२२७.७३	२०.७९	(१४.०५)
कुल कर्जा तथा सापट प्रदान	३७,१९२.९५	३८,५५२.९२	४०,१९८.३४	४२,०५७.५६	३.६६	४.६३
धितो कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	२०.४८	१९.७९	१८.९९	१७.३९		
लघु व्यवसाय कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	७२.०७	७१.५३	७१.६६	७४.९३		
अन्य कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	७.४५	८.६८	९.३४	७.६७		

२.५ लगानी

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा कमी आएको छ । २०८१ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी २०८१ असार मसान्तको तुलनामा ३.८८ प्रतिशतले घटेर रु. ९ अर्ब ८० करोड मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ३३.५३ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०८१ पुस मसान्तसम्म रु. ७ अर्ब ६९ करोड राखेका छन् जुन रकम २०८१ असार मसान्तको तुलनामा ६.७० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ४३.५४ प्रतिशतले बढेको थियो ।

तालिका २.११: लगानी विवरण

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सरकारी सुरक्षणपत्र	१०५.९४	११५.०७	९६.९०	१११.१७	८.६२	१४.७२
शेयर तथा डिबेन्चर	१०.११	१०.१७	९.२९	७.३६	०.६०	(२०.८१)
मुद्धती निक्षेप	७२८.४८	१,०४५.६३	८२३.८१	७६८.५८	४३.५४	(६.७०)
अन्य लगानी	८९.७१	७६.६२	८९.०९	९२.४५	(१४.५९)	३.७७
जम्मा लगानी	९३४.२३	१,२४७.४९	१,०१९.१०	९७९.५६	३३.५३	(३.८८)

२.६ जोखिम भारित सम्पत्ति र कुल सम्पत्ति

२०८१ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति रु. ५ खर्ब ४८ अर्ब ४३ करोड पुगेको छ जुन २०८१ असार मसान्तको तुलनामा ३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३.७१ प्रतिशतले बढेको थियो । २०८१ पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) कुल सम्पत्तिको ९७.६९ प्रतिशत रहेको छ जुन २०८१ असार मसान्तमा ९६.३९ प्रतिशत रहेको थियो ।

तालिका २.१२: कुल सम्पत्ति र जोखिम भारित सम्पत्तिको विवरण

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
कुल सम्पत्ति	४८,९२४.०५	५०,७३६.९८	५३,१७५.१५	५४,८४२.६३	३.७१	३.१४
जोखिम भारित सम्पत्ति	४६,६९५.२८	४७,८०३.४५	५१,२५४.२०	५३,५७३.०६	२.३७	४.५२
जोखिम भारित सम्पत्ति/कुल सम्पत्ति अनुपात (प्रतिशत)	९५.४४	९४.२२	९६.३९	९७.६९		

२.७ मुनाफा स्थिति

समीक्षा अवधिमा अधिल्लो आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा वृद्धि भएको छ । २०८१ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आमदानी रु. १ अर्ब ५७ करोड र ब्याज खर्च रु. १ अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु.६१ करोड खुद मुनाफा गरेका छन् जुन अधिल्लो आर्थिक वर्षको दोश्रो त्रयमाससम्मको तुलनामा ३.६८ प्रतिशतले बढी हो ।

तालिका २.१३: मुनाफा स्थिति (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(३-१)/ (१)*१००	(४-२)/ (२)*१००
ब्याज आमदानी	५४०.२८	३०७.००	५८७.४७	१५७.२२	८.७३	(४८.७९)
ब्याज खर्च	३०३.८९	१८१.०७	३११.८८	१०९.८९	२.६३	(३९.३१)
संचालन आमदानी	२४५.५७	१२८.८४	२८०.२७	६५.३२	१४.१३	(४९.३०)
खुद नाफा/नोक्सान	१११.३९	५९.२५	१२५.४९	६१.४२	१२.६६	३.६८

समीक्षा अवधिमा अधिल्लो आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको २०८० पुस मसान्तमा खुद मुनाफा रु. ३१ करोड रहेकोमा २०८१ पुस मसान्तमा ३५८.२७ प्रतिशतले वृद्धि भई खुद मुनाफा १ अर्ब ४४ करोड पुगेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आमदानी रु. २४ अर्ब ३२ करोड र ब्याज खर्च रु. १५ अर्ब ०१ करोड रहेको छ (तालिका २.१४)। यस अवधिमा सञ्चालित ४९ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये १३ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।

तालिका २.१४: मुनाफा स्थिति (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(३-१)/ (१)*१००	(४-२)/ (२)*१००
ब्याज आमदानी	५,६२७.८८	२,४७३.७६	५,३११.५९	२,४३२.३४	(५.६२)	(१.६७)
ब्याज खर्च	३,३९२.६७	१,५५१.९४	३,१२२.२८	१,५०१.३८	(७.९७)	(३.२६)
संचालन आमदानी	२,६८३.८४	१,१५३.३५	२,६७०.३७	१,१२७.११	(०.५०)	(२.२७)
खुद नाफा/नोक्सान	३०२.३६	३१.४९	५१४.८७	१४४.२९	७०.२८	३५८.२७

२.८ तरलता स्थिति

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् । २०८१ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्ति २०८१ असारको तुलनामा १२.६३ प्रतिशतले घटेर रु. ६ अर्ब ७१ करोड कायम भएको छ ।

तालिका २.१५: तरलता स्थिति (सर्वसाधारणबाट निक्षेप संकलन गर्ने संस्था)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
नगद	४.११	५.९०	५.३५	५.७८	४३.५१	७.९३
नेपाल राष्ट्र बैंक मौज्जात	१३८.९९	१२७.३६	१३१.३२	१२४.९३	(८.३७)	(४.८६)
बैंक तथा वित्तीय संस्था मौज्जात	४०५.७८	३४३.५१	५३४.४५	४२९.१६	(१५.३५)	(१९.७०)
सरकारी सुरक्षणपत्रमा लगानी	७९.१६	९५.०७	९६.९०	१११.१७	२०.०९	१४.७२
कुल तरल सम्पत्ति	६२८.०४	५७१.८३	७६८.०२	६७१.०४	(८.९५)	(१२.६३)
कुल बचत तथा निक्षेप (अघिल्लो महिनाको औषत)	४,९२८.६१	५,००४.७०	५,२६९.५२	५,५५९.६९		
तरल सम्पत्ति/ कुल बचत तथा निक्षेप(प्रतिशत)	१२.७४	११.४३	१४.५७	१२.०७		
वैधानिक तरलता अनुपात	४.५०	४.४९	४.३७	४.३५		
अनिवार्य मौज्जात अनुपात	३.५४	३.५७	३.७४	३.३२		

२०८१ पुस मसान्तमा तरल सम्पत्ति/कुल बचत तथा निक्षेप अनुपात १२.०७ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो अनुपात १४.५७ प्रतिशत रहेको थियो । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८१ पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्जात अनुपात क्रमशः ४.३५ प्रतिशत र ३.३२ प्रतिशत रहेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्जात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ ।

तालिका २.१६: तरलता स्थिति (सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने संस्था)

(रु. करोडमा)

विवरण	२०८० असार (१)	२०८० पुस (२)	२०८१ असार (३)	२०८१ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
नगद	४५.३१	४८.९३	३७.०५	३२.८१	७.९७	(११.४६)
नेपाल राष्ट्र बैंक मौज्जात	९४.५५	८४.४३	१०२.६३	१०३.११	(१०.७०)	०.४७
बैंक तथा वित्तीय संस्था मौज्जात	२,००७.५९	२,२९४.४२	२,६४८.३५	३,२२८.५२	१४.२९	२१.९१
सरकारी सुरक्षणपत्रमा लगानी	२६.७८	२०.००	-	-	(२५.३०)	-
कुल तरल सम्पत्ति	२,१७४.२३	२,४४७.७८	२,७८८.०४	३,३६४.४४	१२.५८	२०.६७
कुल बचत (अघिल्लो महिनाको औषत)	११,९१८.२९	११,६७९.०८	११,९९६.५६	१२,६३१.५५		
तरल सम्पत्ति/ कुल बचत (प्रतिशत)	१८.२४	२०.९६	२३.२४	२६.६४		
अनिवार्य मौज्जात अनुपात	०.६३	०.५८	०.५७	०.५९		

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको कुल तरल सम्पत्तिमा वृद्धि भएको छ। सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको २०८१ पुस मसान्तमा तरल सम्पत्ति २०८१ असारको मसान्तको तुलनामा २०.६७ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ६४ करोड पुगेको छ। २०८१ असार मसान्तमा २३.२४ प्रतिशत रहेको तरल सम्पत्ति/कुल बचत अनुपात २०८१ पुस मसान्तमा बढेर २६.६४ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात बढेको छ। समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरूको २०८१ पुस महिनाको अनिवार्य मौज्जात अनुपात ०.५९ प्रतिशत रहेको छ (तालिका २.१६)। सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने संस्थाहरू मध्ये सुपर लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूको अनिवार्य नगद मौज्जात तोकिएको दर भित्रै रहेको छ।

खण्ड (३)

निर्देशन पालनाको स्थिति

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु अन्तर्गत पुँजीकोष, वित्तीय स्रोत संकलन, अनिवार्य मौज्जात, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था, प्रति ग्राहक कर्जा सीमा, ब्याजदर सम्बन्धी व्यवस्था, लगानी सम्बन्धी व्यवस्था आदिको निर्देशन पालना सम्बन्धमा विभिन्न वित्तीय संस्थाहरुको स्थिति यस खण्डमा विश्लेषण गरिएको छ ।

३.१ पुँजीकोष अनुपात

यस बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरुले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८१ पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिन्छ । सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरिएको छ । अन्य ५१ वटा लघुवित्त वित्तीय संस्थाहरुले पुँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको देखिन्छ ।

३.२ वित्तीय स्रोत संकलन

अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था रहेकोमा २०८१ पुस मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनको पालना गरेको देखिन्छ ।

३.३ कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था

(क) सक्रिय कर्जा नोक्सानी व्यवस्था

यस बैंकको निर्देशन बमोजिम २०८१ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १.१ प्रतिशत र सुक्ष्म निगरानी र पुनरसंरचना/पुनर्तालीकिकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था वापत कायम गरेको देखिन्छ । साथै, सक्रिय कर्जाका लागि कुल कर्जा रकमको २.४८ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

(ख) निष्क्रिय कर्जा नोक्सानी व्यवस्था

यस बैंकको निर्देशन बमोजिम २०८१ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

२०८१ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६ प्रतिशत रहेको देखिन्छ । साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३६ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

२०८१ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले रु २७ अर्ब ३७ करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ५.८४ प्रतिशत र निष्क्रिय कर्जाको १०२.७८ प्रतिशत रहेको देखिन्छ ।

३.४ धितो कर्जा र कुल कर्जा अनुपात

खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले प्रदान गरेको कुल कर्जाको एक-तिहाई (३३.३३ प्रतिशत) मा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकोमा २०८१ पुस मसान्तमा धितो कर्जा कुल कर्जाको १७.३९ प्रतिशत रहेको देखिन्छ ।

३.५ कृषि क्षेत्रमा कुल कर्जाको अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ अनुसार संस्थाले अनिवार्य रूपमा आफ्नो कुल कर्जाको एक तिहाई कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा समीक्षा अवधिमा सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ ।

३.६ अनिवार्य मौज्जात अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूले कुल बचत तथा सापटी रकमको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्जात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८१ पुस मसान्तमा सुपर लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ ।

३.७ तरल सम्पत्ति अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ अनुसार सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८१ पुस मसान्तमा सुपर लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले सो व्यवस्थाको पालना गरेको देखिन्छ ।

३.८ निक्षेप/बचतको व्याजदर सम्बन्धमा

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा भएको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले उक्त व्यवस्थाको पालना गरेको देखिन्छ ।

३.९ नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने विवरण सम्बन्धमा

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. ९ मा भएको व्यवस्था बमोजिम २०८१ पुस मसान्तसम्ममा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले तोकिएका आवश्यक कागजात तथा वित्तीय विवरणहरू पठाइरहेको देखिन्छ ।